

नौकुण्डको परिचय वास्तविक लिन ।

मा आग्रह गर्छु सबलाई यो गीत सुनी दिन ॥

बोगटीटार जिरोबाट लाग्नु सिम्ले तिर ।

बाटो राम्रो ग्राबेल भाछ छैन ठुला भिर ॥

ए हजुर ...

पुल बन्यो अम्बास पर आउनुस हजुर नौकुण्ड सरर ॥

पा खोलाको पुल तरेसी यो नौकुण्ड सुरु ।

आँप चौर र भोर्ले हुँदै पारच्याड खुरुखुरु ॥

अर्को रोड लच्याडबाट पाटिखर्क हुँदै ।

स्याउबारीको लोकिल, लाडवु, थाडदोर, यार्सा हुँदै ॥

ए हजुर ...

राम मन्दिरमा पहेंलो गजुर नौकुण्डमा स्वागत छ हजुर ।

नौकुण्डको सदरमुकाम पारच्याड गाउँ माथि ।

रमणीय लारच्याडटार पर्छ अझै माथि ॥

परापूर्व काल को एउटा ओडारमा छ गुम्बा ।

नयाँ कुरा देख्न पाउछौं यो नौकुण्ड घुम्दा ॥

आउनुस हजुर नौकुण्ड घुम्नलाई अर्गानिक खाएर झुम्न लाई ।

सारै मिठो हुन्छ हजुर यो सिस्नु र ढिडो ।

खुमलचारको भातमा घिउ खायो अनि हिड्यो ॥

ए हजुर ...

आलु मकै गहुँ कोदो धान खुमलचार ।

बाउन तामाड नेवार गुरुड दलित र मगर ॥

सबै मिलि बनायौं सानो घर सबै गाउँले सब हामी बराबर ॥

पाटिखर्क फाँटको चामल यार्सा गाउँको आलु ।

लाडवु मकै भोर्ले कोदो पारच्याडको पिडालु ॥

त्यो घट्ट को पिरा ढिडो अचार गुन्द्रुक साँधी ।

खाँदा ज्यादै मिठो हुन्छ स्वास्थ्यलाई निजाति ॥

ए हजुर ...

हामि सब जना आएर पिकनिक खाँला लारच्याडटारमा ।

पारच्याडबाट घुम्दै माथि लारच्याडटार डुली ।

रमणीय डाँडा काँडा देख्छौं राउचुली ॥

चिसो पानि स्वच्छ हावा सबै तामाड बस्ति ।

त्यहि गई घुमफिर गर्दै गर्नुस मोज मस्ती ॥

ए हजुर ...

कुखुरा भाले पाइन्छ लोकल छ्याड र ढिडो कोदा कै लोकल ॥

त्यतै बाटत्यर्सो जाँदा पुग्छौं यार्सा गाउँ ।

उसिनेको आलु खाजा सिस्नु ढिडो खाँ ॥

यतैबाट दिक्लाड हुँदै देउरालीमा बास हुन्छ ।

भोलि पल्ट २-३ बजे गोसाइँकुण्ड पुग्छ ॥

ए हजुर ...

हेर्दै आउनुस सब वर पर नौकुण्डमा स्वागत छ हजुर ।

फलाखु को हाइड्रो पावर थाडदोर पुछार बाट ।

सुरुड खनी ब्रामाड बाटतल घिचेत तक ॥

घिचेत पुछार पावर हाउस चौध मेघावाट को ।

त्यहि बाट अर्को फेरी पाँचै मेघावाट को ॥

ए हजुर ...

पाँच वर्षमा सम्पन्न हुँदैछ नौकुण्डको फेरिन्छ मुहार ॥

कच्ची रोड पुगी सके सबै गाउँ टोल मा ।

पक्कि पुल र पिच रोड हुन्छ हाम्रो पालिकामा ॥

सब टोल मा बति बल्छ सब धारामा पानि ।

खेति योग्य जमिन हाम्रै किन विदेश जानी ॥

भन्नुस हजुर कस कसलाई चाहिन्छ दुई लाखैमा घडेरी पाइन्छ ।

नौकुण्डमा बस्नलाई राम्रो छ ।

आउनुस हजुर नौकुण्डमा बस्नलाई स्वागत हाम्रो छ ॥

रेशम बहादुर न्यौपाने
नौकुण्ड - ३, पाटिखर्क,
रसुवा